

आज मिति २०७८।१२।२२ गते मंगलबारका दिन यस हिलिहाड गाउँ कार्यपालिकाको कार्यालय, पंचमी पाँचथरका अध्यक्ष श्री भूवानी प्रसाद लिङ्देनज्यूको अध्यक्षतामा तपसिल बमोजिमका कार्यपालिका सदस्यहरुको उपस्थितिमा आ.व २०७८/७९ को चौधौँ कार्यपालिका बैठक द्वारा तल उल्लेखित प्रस्तावहरु माथि छलफल गरी देहायनुसारका निर्णयहरु पारित गरियो ।

उपस्थिति :

१. अध्यक्ष : श्री भूवानी प्रसाद लिङ्देन
२. उपाध्यक्ष : श्री सुमित्रा उप्रेती सेढाई
३. वडा अध्यक्ष : श्री गोपीकृष्ण भण्डारी
४. वडा अध्यक्ष : श्री भिम प्रसाद हेम्ब्या
५. वडा अध्यक्ष : श्री मदन गौतम
६. कार्यवाहक वडा अध्यक्ष : श्री मेनुका देवी बजगाईं
७. वडा अध्यक्ष : श्री लक्ष्मी प्रसाद सुहाड
८. वडा अध्यक्ष : श्री कृष्ण ब. यवा
९. वडा अध्यक्ष : श्री तिलबिक्रम ईधिङगो
१०. का पा सदस्य श्री कामुदा गुरुड
११. का पा सदस्य श्री माया कन्दडवा
१२. का पा सदस्य श्री विष्णुकला उभरकोटी
१३. का पा सदस्य श्री टिकाराम धमला
१४. का पा सदस्य श्री दुर्गामाया परियार
१५. सदस्य सचिव श्री बिक्रम लिम्बु

प्रस्तावहरू:-

१. परिपत्र तथा निर्देशनहरूको जानकारी सम्बन्धमा ।
२. दोस्रो चौमासिक खर्च प्रगति विवरण सम्बन्धमा ।
३. प्रदेश समपुरक अनुदानका लागि आयोजना प्रस्ताव गर्ने सम्बन्धमा ।
४. मतगणना स्थल दृश्य अवलोकन प्रणाली (VCVMS) सम्बन्धमा ।
५. स्थानीय तह सदस्य निर्वाचन तयारी सम्बन्धमा ।
६. दोस्रो चौमासिक प्रगतिको सार्वजनिक सुनुवाई सम्बन्धमा ।
७. खेल प्रतियोगिताहरूमा प्रतिनिधि खेलाडी पठाउने सम्बन्धमा ।
८. बिबिध ।
९. हेलिप्याड निर्माणका लागि निशुल्क जग्गा प्राप्ति सम्बन्धमा ।

निर्णय नं. - १

संघ, प्रदेश तथा जिल्लाका विभिन्न मन्त्रालय, विभाग तथा अन्य कार्यालयहरूबाट यस कार्यालयलाई हालसम्म प्राप्त भएका तपसिल अनुसारका निर्देशन, परिपत्र तथा मागहरू यस कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत द्वारा वाचन गरी अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्यहरूलाई जानकारी गराइयो। उक्त महत्वपूर्ण विविध जानकारी, परिपत्र तथा निर्देशनहरू यसै कार्यपालिका बैठकको माध्यमद्वारा सम्बन्धित सरोकारवालाहरू सम्म पुर्याइने तथा आवश्यक कार्यान्वयन गर्ने/गराउने निर्णय समेत गरियो।

क्र स	पत्र पठाउने निकाय	पत्रको संक्षिप्त व्यहोरा	पत्राचार मिति
१	प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालय विराटनगर	आ व २०७९-८० का लागि प्रदेश समपुरक अनुदानबाट सञ्चालित आयोजना सम्बन्धमा।	२०७८।१२।०३
२	निर्वाचन आयोग नेपाल	VCVMS स्थानीय तहले व्यवस्थापन गर्ने सम्बन्धमा	२०७८।१२।०४
३	सं मा तथा सा प्र म	सरकारी/सार्वजनिक जग्गाको अभिलेख राखी संरक्षण गर्ने सम्बन्धमा।	२०७८।१२।११
४	गाउँपालिका राष्ट्रिय महासंघ नेपाल	गाउँपालिकाको ५ वर्षे उपलब्धीको दस्तावेजीकरण गर्ने सम्बन्धमा।	२०७८।११।२४
५	अख्तियार दुरुपयोग अनुषन्धान आयोग ताहाचल काठमाण्डौ	सुझाव कार्यान्वयन सम्बन्धमा	२०७८।११।०२
६	सं मा तथा सा प्र म संघीय मामिला शाखा	स्थानीय तह सदस्य निर्वाचन सम्बन्धमा	२०७८।११।२७
७	प्रदेश लोकसेवा आयोग	कागजात पठाउने सम्बन्धमा।	२०७८।१२।०६
८	प्रदेश प्रशिक्षण केन्द्र कलवलगुरी	मध्यकालिन खर्च संरचना (MTEF) सम्बन्धी प्रशिक्षक प्रशिक्षण (TOT) कार्यक्रम सम्बन्धमा।	२०७८।११।०७
९	नेपाल सरकार अर्थ मन्त्रालय वित्तिय संघियता समन्वय महाशाखा	आर्थिक वर्ष २०७९/८० को लागि राजस्व बाँडफाँड र वित्तिय समानीकरण अनुदानको अनुमानित विवरण उपलब्ध गराइएको सम्बन्धमा।	२०७८।१२।०८

निर्णय नं. - २

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७६ उपदफा ३ प्रयोजनका लागि यस गाउँपालिकाको संचित कोषबाट खर्च भएको रकमको दोस्रो चौमासिक प्रगति विवरण देहायनुसार रहेको छ । साथै प्राप्त विवरण उपर छलफल तथा समिक्षा गरी आगामी दिनमा थप प्रभावकारी बनाउँदै लैजाने निर्णय गरियो ।

RA::

<https://sutra.fcgo.gov.np/sutra2/accounting/progreport/source/vic>



हिलिहाङ गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, पाँचथर
कार्यालयको कोड : ८०१०२५०७३००

श्रोतगत बजेट तथा खर्च

रु. हजारमा

सि.नं.	स्रोत समूह	बजेटको स्रोत/तह	स्रोत	विधि	आय अनुमान	सञ्चित कोष			बजेट				निकास			खर्च					
						आम्दानी	ट्रान्सफर	मौज्दात	चातु	पूँजीगत	वित्तीय	जम्मा	चातु	पूँजीगत	वित्तीय	जम्मा	चातु	पूँजीगत	वित्तीय	जम्मा	
१	संघीय सरकार	नेपाल सरकार	समानिकरण अनुदान	नगद अनुदान	१०,४४,००	५,२२,००	३,०५,००	२,१७,००	२,११,००	८,३२,९९	०	१०,४४,००	१,०५,००	२,००,००	०	३,०५,००	१८,२६	१,३९,९५	०	१,५७,४९	
२	संघीय सरकार	नेपाल सरकार	शसर्त अनुदान चातु	नगद अनुदान	१९,७९,५०	९,८५,५७	९,८५,५७	०	१९,७०,९०	१,४०	०	१९,७९,५०	९,८५,५७	०	०	९,८५,५७	७,७५,३७	०	०	७,७५,३७	
३	संघीय सरकार => बैदेशिक श्रोत	नेपाल सरकार => आई डि ए	शसर्त अनुदान चातु	सोधभर्ना हुने ऋण (बैदेशिक)	५९,००	२५,५०	२५,५०	०	५९,००	०	०	५९,००	२५,५०	०	०	२५,५०	३,४८	०	०	३,४८	
४	संघीय सरकार => बैदेशिक श्रोत	नेपाल सरकार => एस.एस. डि. पि.	शसर्त अनुदान चातु	सोधभर्ना अनुदान (बैदेशिक)	३०,००	१५,००	१५,००	०	३०,००	०	०	३०,००	१५,००	०	०	१५,००	०	०	०	०	
५	संघीय सरकार => बैदेशिक श्रोत	नेपाल सरकार => युरोपियन युनियन	शसर्त अनुदान चातु	नगद अनुदान (बैदेशिक)	३५,००	१७,५०	१७,५०	०	३५,००	०	०	३५,००	१७,५०	०	०	१७,५०	४,७७	०	०	४,७७	
६	संघीय सरकार => अन्तरिक श्रोत	नेपाल सरकार => आन्तरिक ऋण	शसर्त अनुदान पुँजीगत	नगद ऋण	३,०४,००	१,०६,००	१,०६,००	०	३,०४,००	०	०	३,०४,००	१,०६,००	०	०	१,०६,००	५०,५०	०	०	५०,५०	
७	संघीय सरकार => अन्तरिक श्रोत	नेपाल सरकार => आन्तरिक ऋण	समपुरक अनुदान पुँजीगत	नगद ऋण	१,७२,००	८६,००	०	८६,००	०	१,७२,००	०	१,७२,००	०	०	०	०	०	०	०	०	
८	प्रदेश सरकार	प्रदेश नंबर १	समानिकरण अनुदान	नगद अनुदान	५८,९५	२९,४७	२९,४७	०	३,९३	५५,८९	०	५८,९५	०	२९,४७	०	२९,४७	०	०	०	०	
९	प्रदेश सरकार	प्रदेश नंबर १	शसर्त अनुदान चातु	नगद अनुदान	१६,९०	५,३६	५,३६	०	१६,९०	०	०	१६,९०	५,३६	०	०	५,३६	५,२०	०	०	५,२०	
१०	प्रदेश सरकार	प्रदेश नंबर १	समपुरक अनुदान चातु	नगद अनुदान	१,००,००	६६,६६	६६,६६	०	१,००,००	०	०	१,००,००	६६,६६	०	०	६६,६६	०	०	०	०	
११	राजस्व बाडफाड	राजस्व बाँडफाँड - प्रदेश सरकार	राजस्व बाँडफाँड	नगद	३९,५८	५,७३	५,७३	०	३९,५८	०	०	३९,५८	५,७३	०	०	५,७३	४,२३	०	०	४,२३	
१२	राजस्व बाडफाड	राजस्व बाँडफाँड - संघीय सरकार	राजस्व बाँडफाँड	नगद	७,२३,९२	२,२६,९०	२,२६,९०	०	४,६४,८०	२,५८,३२	०	७,२३,९२	२,०६,८८	१९,२२	०	२,२६,९०	२,०९,४७	४,५०	०	२,०५,९७	
१३	अन्तरिक श्रोत	आन्तरिक श्रोत	आन्तरिक श्रोत	नगद	४,३२,२०	३,९०,६५	३,९०,६५	०	३,९०,६५	१,९६,५३	०	४,३२,२०	२,०७,६५	१,०३,००	०	३,९०,६५	१,२३,८५	१७,४९	०	१,४९,२६	
					जम्मा	४९,७७,४५	२४,०९,५७	२०,९८,५६	३,०३,००	३१,३६,४०	१८,४९,०५	०	४९,७७,४५	१५,७४,२०	५,२४,३६	०	२०,९८,५६	१९,३६,६७	२,९९,५६	०	१३,४८,२३

(Signature)
बुबल भट्टराय
आर्थिक प्रशासक प्रमुख

(Signature)
बिक्रम लिम्बु
प्रमुख प्रशासकीय अति

निर्णय नं - ३

प्रदेश समपुरक अनुदान सम्बन्धी कार्यविधि २०७५ (पहिलो संशोधन) को दफा ७ प्रयोजनका लागि आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश समपुरक अनुदानबाट आयोजना सञ्चालन गर्न निम्नानुसारका योजनाहरू छनौट गरी तोक्िएको समयमै प्रस्ताव पेश गर्ने निर्णय गरियो ।

(क) हिलिहाड गेटदेखि दरबारसम्म जाने कालोपत्रे सडक (निरन्तरता)

(ख) सिंहपुर पशुपति मा वि भवन निर्माण (निरन्तरता)

(ग) जयभवानी मा वि को खेलमैदान निर्माण हिलिहाड ७

निर्णय नं - ४

निर्वाचन आयोग, नेपालको मिति २०७८।१२।०१ गतेको निर्णय बमोजिम वि स २०७९ बैशाख ३० गतेको दिन सम्पन्न हुने स्थानीय तह सदस्यको निर्वाचन सम्पन्न भएपछि मतपेटिकाको भण्डारण तथा मतगणना कार्यको अनुगमन आयोग परिसरबाटै गर्ने भएकोले उक्त मतगणना स्थल दृश्य अवलोकन प्रणाली (VCVMS) को व्यवस्थापनका लागि आयोगले पठाएको Specification बमोजिमको दुई थान सि सि क्यामेरा व्यवस्थापन गरी जडान गर्ने निर्णय गरियो ।

निर्णय नं - ५

आसन्न स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगबाट प्राप्त निर्णयहरूलाई उच्च प्राथमिकता दिदै कार्यान्वयन गर्न देहायनुसारका निर्णयहरू गरियो ।

- स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त निर्वाचन सम्पन्न गराउन आवश्यक सुरक्षा योजना तथा सुरक्षा प्रवन्धका बारेमा आयोगलाई जानकारी गराउने ।
- निर्वाचन आयोगबाट कायम भएका मतदान स्थलहरूको संरचनाको संरक्षण, मर्मत सम्भार एवं उक्त स्थलहरूमा खानेपानी, शौचालय, विधुत, सञ्चार, आवतजावतको वैकल्पिक मार्ग, सडक, कम्पाउण्ड वाल, तारवार आदिको व्यवस्था गर्ने ।
- मतदान स्थलहरूलाई ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गमैत्री बनाउने ।
- सभागृह, सवारी साधन, परिवहनका साधन र अन्य विधुतीय उपकरणहरू मर्मत संभार गरी ठीक दुरुस्त राख्ने । स्थानीय तह निर्वाचनको कामको लागि आवश्यकता परेको खण्डमा तुरुन्त उपलब्ध गराउने ।

निर्णय नं - ६

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ३० तथा नियमावली, २०६५ को नियम १९ बमोजिम चालू आर्थिक वर्ष २०७८/७९ को दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई निम्नानुसार गर्ने निर्णय गरियो ।

निम्न

मिति	समय	स्थान	कैफियत
२०७८ चैत्र २७	बिहान १०:०० बजेदेखि	हिलिहाड १, भालूचोक बजार, सहकारी भवन	सहजकर्ता : रेडियो मितेरी एफ. एम. पाँचथर

निर्णय नं - ७

गाउँसभा द्वारा खेलकुद तथा मनोरञ्जन शिर्षकमा बजेट विनियोजन नभएको अवस्थामा गाउँपालिकाले विभिन्न स्थानीय तहहरूद्वारा सञ्चालित खेलकुद प्रतियोगितामा आफ्नो खेलाडीहरू पठाउनुपर्ने तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा छनोट भएका खेलाडीहरूलाई जिल्ला स्तरीय प्रतियोगितामा पठाउनुपर्ने अवस्था सृजना भएका कारण सहभागिताका लागि पठाईएका प्रतिनिधि खेलाडीहरूका लागि आवश्यक खर्च आकस्मिक कोषबाटै व्यहोर्ने निर्णय गरियो ।

निर्णय नं - ८

- हिलिहाड गाउँपालिका वडा नं २ बस्ने श्री प्रकाश बस्नेतको बोनम्यारो ट्रान्सप्लान्टका लागि आर्थिक उपचार सहायताका लागि माग निवेदन भई आएकोले निजलाई मेडिकल रिपोर्टका आधारमा रु ५०,००० उपचार सहायता आकस्मिक कोषबाट प्रदान गर्ने निर्णय गरियो ।
- वडा नं १ को भिरफेदी जंगलमा भेटिएको वेबारिशो मृत शव व्यवस्थापनका लागि भएको खर्च जम्मा रु १८,३०० प्रहरी सर्जिमिन मुचुल्का समेतका आधारमा आकस्मिक कोषबाट प्रदान गर्ने निर्णय गरियो ।
- हिलिहाड ५ निवासी श्री नेत्र प्रसाद लावतीको छोरा जेनल लावतीको प्यारालाइसिसको उपचारको क्रम जारी रहेको हुँदा निजको माग निवेदन बमोजिम निजलाई उपचार सहायता बापत रु ३०,००० आकस्मिक कोषबाट प्रदान गर्ने निर्णय गरियो ।
- वि स २०७८ कार्तिक १/२ गतेको अविरल वर्षाका कारण निम्न कृषकहरूको अन्नबाली र फुलफुलमा क्षति पुगेकोले निजहरूको राहत माग निवेदन बमोजिम सर्जिमिन मुचुल्का तथा वडा सिफारिस समेतका आधारमा निजहरूलाई आकस्मिक कोषबाट देहायनुसार राहत प्रदान गर्ने निर्णय गरियो ।

प्रभावित कृषकको नाम थर	राहत रकम	ठेगाना
रामकृष्ण ढुङ्गेल	३५०००	हिलिहाड ५
त्रिलोचन ढुङ्गेल	१००००	हिलिहाड ५
रिठ्ठे कामी	१००००	हिलिहाड ५
अर्जुन ओझा	१००००	हिलिहाड ५

- हिलिहाड गा पा वडा नं ५ निवासी श्री बलराम उप्रेती बिधुत मर्मत तथा संभार गर्दा बिधुतीय दुर्घटनामा परी उपचाररत रहेको हुँदा निजलाई उपचार सहायता बापत रु २५००० दिने निर्णय गरियो ।
- हिलिहाड १ निवासी श्री प्रमिला कामी लिभरको बिरामी भई अस्पतालमा उपचाररत रहेको हुँदा निजलाई उपचार सहायता स्वरुप रु २०००० प्रदान गर्ने निर्णय गरियो ।
- हिलिहाड ६ निवासी श्री येम कुमारी लोवा प्यारालाइसिस भई अस्पतालमा उपचाररत रहेको हुँदा निजको माग निवेदन बमोजिम रु २०००० प्रदान गर्ने निर्णय गरियो ।
- हिलिहाड ६ निवासी श्री चनमती योङ्गहाड बिरामी भई अस्पतालमा उपचाररत रहेको हुँदा निजको माग निवेदन बमोजिम उपचार सहायता बापत रु २०००० प्रदान गर्ने निर्णय गरियो ।
- हिलिहाड ६ निवासी श्री नरबहादुर केरुड बिरामी भई अस्पतालमा उपचाररत रहेको हुँदा निजको माग निवेदन बमोजिम आकस्मिक कोषबाट उपचार सहायता बापत रु १५००० प्रदान गर्ने निर्णय गरियो ।
- हिलिहाड गा पा वडा नं ४ निवासी श्री सन्देश राना मगरको मृगोला प्रत्यारोपण गर्नुपर्ने भएको र निजको माग निवेदन बमोजिम आकस्मिक कोषबाट आर्थिक सहायता रकम रु १००००० प्रदान गर्ने निर्णय गरियो ।
- गाउँपालिकाको स्विकृत कार्यक्रम अध्यक्ष कप सञ्चालन गर्न हिलिहाड ३ को दर्ता क्लव श्री कल्चरल ग्रुप लाई खेल प्रतियोगिता सञ्चालन गर्ने अनुमति दिने निर्णय गरियो ।

निर्णय नं - ९

यस गाउँपालिकामा एक हेलिप्याड निर्माण गर्ने प्रयोजनका लागि आवश्यक जग्गा हिलिहाड गाउँपालिका वडा नं ३ गोपेटार निवासी श्री हर्क बोलि लिङ्देन र लक्ष्मी प्रसाद लिङ्देनको संयुक्त कित्ता नं १७८ बाट १-५-१-० (एक रोपनी, पाँच आना, एक पैसा मात्र) जग्गा निशुल्क रुपमा दिन ईच्छुक भएकोले सो जग्गा प्राप्ति गरी हेलिप्याड निर्माण गर्ने निर्णय गरियो ।